



बेलबारी नगरपालिका
BELBARI MUNICIPALITY
नगर कार्यपालिकाको कार्यालय
OFFICE OF THE MUNICIPAL EXECUTIVE



बेलबारीमोरङ ,
BELBARI, MORANG
प्रदेश नं १ नेपाल ,
(PROVINCENCE - 1, NEPAL)

☎ ०२१४३४२५९-
०२१४३४२१३-

आन्तरिक श्रोत असुली सम्बन्धी शिलबन्दी दरभाउपत्र आव्हानको सूचना

(दोश्रो पटक प्रकाशित मिति २०७९/०४/२)

यस बेलबारी नगरपालिकाको तपशिल बमोजिमका स्थानीय पूर्वाधार उपयोग शुल्क लगायत हाटबजार, कवाडी, पार्किङ्ग शुल्क असुली गर्न आगामी आ.व. २०७९/८० का लागि ठेक्का बन्दोबस्त गर्न आवश्यक भएकोले ईजाजतप्राप्त इच्छुक कम्पनी/फर्महरुले रितपूर्वक शिलबन्दी दरभाउपत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

सि.नं.	ठेक्काको नाम	ठेक्का नं.	न्यूनतम अंक रु. (भ्याट बाहेक)	फारम दस्तुर रु.	ठेक्काको प्रकार
१	बेलबारी १ मा लाग्ने सोमबारे, वडा नं. २ मा लाग्ने शुक्रबारे र बुधबारे हाटकर संकलन अशुली	BM/MOR/S/SQ-01-2078/79	११,२५,०००।-	१०००।-	दरभाउ पत्र
२	बेलबारीन.पा.४,५,६,७,८,९,१० र ११ मा लाग्ने साविक हाट बजार कर संकलन अशुली	BM/MOR/S/SQ-02-2078/79	७,००,०००।-	१०००।-	दरभाउ पत्र
३	सिसौबारी फडानी भलुवा लोहान्द्रा खोला बेलबारी सडक	BM/MOR/S/SQ-03-2078/79	१५,००,०००।-	१०००।-	दरभाउ पत्र
४	कवाडी शुल्क अशुली	BM/MOR/S/SQ-04-2078/79	३,५०,०००।-	१०००।-	दरभाउ पत्र
५	पार्किङ्ग शुल्क असुली (मालपोत र नापी कार्यालय क्षेत्र)	BM/MOR/S/SQ-05-2078/79	६,००,०००।-	१०००।-	दरभाउ पत्र

शर्तहरू

- दरभाउपत्र खरिद गर्न फर्म/कम्पनीको अख्तियार प्राप्त व्यक्तिको निवेदन साथ नियमानुसार रु. १०००।०० को भौचर, कम्पनी/फर्मको ईजाजत पत्र, फर्म/कम्पनीको नवीकरण भएको प्रमाणपत्र, मू.अ.कर दर्ता प्रमाणपत्र र आ.व. २०७७/७८ को लागी कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेश गर्नु पर्नेछ ।
- शिलबन्दी दरभाउपत्र सूचना प्रकाशित भएको मितिले १५ औं दिन सम्म कार्यालय समय भित्र खरिद गरि १६ (सोह) औं दिन दिनको १२:०० बजे भित्र दर्ता गरी सोही दिन दिनको २:०० बजे दरभाउपत्रदाता तथा अन्य प्रतिनिधिहरुको रोहवरमा खोलिनेछ ।



बेलबारी नगरपालिका
BELBARI MUNICIPALITY
नगर कार्यपालिकाको कार्यालय
OFFICE OF THE MUNICIPAL EXECUTIVE



बेलबारीमोरङ ,
BELBARI, MORANG
प्रदेश नं १ नेपाल ,
(PROVINCENCE - 1, NEPAL)

☎ ०२१४३४२५९-
०२१४३४२९३-

३. शिलबन्दी दरभाउपत्रदाताले आफुले कबोल गरेको अंकको ५ प्रतिशत रकम यस कार्यालयको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक, बेलबारी शाखामा रहेको धरौटी खाता नं.२४३०१००३०००००२ मा जम्मा गरेको सक्कलै भौचर वा "क" वर्गको बैकले जारी गरेको कम्तीमा ९० दिनसम्म म्याद भएको सोही रकम बराबरको बैक ग्यारेन्टी पत्र शिलबन्दी दरभाउपत्र साथ पेश गर्नु पर्नेछ ।
४. दरभाउपत्र सकार गर्ने कम्पनी/फर्मले कबोल अंक बमोजिमको रकम सम्झौता अवधिभित्र एकमुष्ट बुझाएमा भ्याट बाहेकको रकममा १०% सम्म छुट दिन सकिनेछ अन्यथा कार्यालयले तोके बमोजिम हुनेछ ।
५. ठेक्का सम्झौता भएपछि कुनैपनि बन्द हडताल जस्ता कारणले कर छुट वा मिनाहाको लागी कम्पनी/फर्मले दावी गर्न पाउने छैन
६. कर तथा सेवा शुल्क नगरपालिकाले तोके बमोजिमको दररेटमा अशुल उपर गर्नु पर्नेछ। अन्यथा बढी रकम अशुल गरेको ठहर भएमा नियमानुसार कारवाही हुनेछ।
७. कर/शुल्क उठाउँदा प्रयोग हुने रसिद नगरपालिकाले तोके बमोजिमको ढाँचामा ठेकेदार आफैले छपाई नगरपालिकाबाट प्रमाणित गराई प्रयोग गर्नु पर्नेछ।
८. हाटबजारमा लाग्ने सरसफाई तथा कर्मचारी सम्बन्धी सम्पूर्ण खर्च तथा अन्य लाग्ने राजस्व फर्म/कम्पनी आफैले वेहोर्नु पर्नेछ ।
९. दरभाउपत्र फारममा अंक र अक्षर दुवैमा दररेट स्पष्ट लेख्नु पर्नेछ । यदि केरमेट भएमा सहिछाप लगाउनु पर्नेछ ।
१०. सि.नं. ५ को ठेक्काको हकमा सवारी पार्किङ्ग शुल्क असुलीको लागी दरभाउपत्रदाताले पायक पर्ने स्थानमा जकम्तिमा ३ कट्टा जग्गा भाडामा भए जग्गा धनीसँग भाडामा दिन मन्जुर भएको दिपक्षीय सहमति पत्र समेत दरभाउपत्रमा संलग्न गर्नु पर्नेछ।
११. यस नगरपालिका अन्तर्गत विगतमा बुझाउनु पर्ने ठेक्का बक्यौता, पेशकी बेरुजु रहेको फर्म/कम्पनीले ठेक्कामा सहभागी हुन पाउने छैन तर दरभाउपत्र खरिद गर्नु अघि उल्लेखित रकम दाखिला गरेमा ठेक्कामा सहभागी हुन बाधा पर्ने छैन ।
१२. म्याद नाघी वा रित नपुगी प्राप्त भएको दरभाउपत्र उपर कुनै कारवाही हुनेछैन। प्राप्त दरभाउपत्र आंशिक वा पुरै अस्वीकृत गर्ने अधिकार नगरपालिकामा निहित हुनेछ ।
१३. दरभाउपत्र खरिद तथा दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट सोहि समयमा गरिनेछ ।
१४. माथी उल्लेखित शर्त बाहेकको हकमा बेलबारी नगरपालिकाको सार्वजनिक खरिद नियमावली २०७८ तथा प्रचलित ऐन नियम बमोजिम हुनेछ। थप जानकारीको लागी यस कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत